

# St. Johns Lutheran Church

## Sermon on the Mount



Blessed Are You Who...

Joint Service

## AS WE GATHER

Today's Old Testament Reading is the basis for the reproaches, traditionally spoken on Good Friday: "Thus says the LORD: What have I done to you, O My people . . ." We know that, like God's ancient people, we fail to live in ways pleasing to Him. In terms of the Epistle, we reflect the world around us in its false wisdom, rather than rejoicing in God's great folly in sacrificing His Son for us. And so, we pay more attention to the beginning of each Beatitude rather than finding solace in the reason for the blessing coming with that circumstance or action. But the Law-filled "do" in that list is covered by the "done" in the life, death, and resurrection of our Lord. He is the only One who fulfilled all our heavenly Father's will. And the Good News is that He did it in our place! He took all the Father's reproaches, all our worldliness, and all our failures to the cross. The great epiphany there was our Lord's showing the world God's boundless love for us. How shall we respond?

## RINGING OF THE BELLS WELCOME / JAIMASHI & ANNOUNCEMENTS

### WELCOME GUESTS

We're glad you are here! Make it a point to introduce yourself to the pastor. Please take time to fill out an attendance card and drop it in the basket during the offering basket. Please consider liking us on Facebook (St. Johns Lutheran Church – St. Louis City) and checking out our website (<https://stjohnslutheranstlouis.org/>).. . **Our service today includes the celebration of God's presence, as He comes in the true body and blood of Christ in the Sacrament of Holy Communion. Any who are not yet instructed or who hold a confession differing from that of this congregation and The Lutheran Church-Missouri Synod, are asked to refrain from receiving the sacrament until they have spoken with the pastor.**

## HYMN

Awesome God

**Our God is an Awesome God  
He reigns from heaven above  
With wisdom, power, and love  
Our God is an awesome God.**

हाम्रो परमेश्वर महान् छन्  
ज्ञान शक्ति प्रेमले  
स्वर्गबाट राज गर्छन्  
हाम्रो परमेश्वर महान् छन्।

## INVOCATION

In the name of the Father and of the ✠ Son  
and of the Holy Spirit.  
**Amen.**

Pita, Putra, ra Pabitra Aatma ko naam Ma.  
**Amen.**

## CONFESSION AND ABSOLUTION Psalm 51:1-3, 7 भजनसंग्रह 51:1-3, 7

(Pastor/Vicar will read then we will respond together in Nepali and English)

Have mercy on me, O God, according to your steadfast love; according to your abundant mercy blot out my transgressions. Wash me thoroughly from my iniquity, and cleanse me from my sin!

**Parmeshur le kripa garun. Lord have mercy.** (Respond in both languages)

For I know my transgressions, and my sin is ever before me.

**Parmeshur le kripa garun. Lord have mercy.** (Respond in both languages)

Purge me with hyssop, and I shall be clean; wash me, and I shall be whiter than snow.

**Parmeshur le kripa garun. Lord have mercy.** (Respond in both languages)

Jesus Christ died for you, for His sake God the Father has had mercy on you and forgives you all of your sins in the name of the Father and of the ✠ Son and of the Holy Spirit. He who calls you is faithful; He will surely do it. Be at peace.

**Thanks be to God. Amen.**

हे परमेश्वर, मर्तर्फ कृपालु हुनुहोस्, किनभने तपाईंको दयालु कृपा-  
दृष्टिले, तपाईंको महान् अनुग्रहले मेरा सारा पापहरू मेटाई दिनुहोस्।  
परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस्। मेरा पापहरू धोइ-पखाली  
दिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्।

म जान्दछु मैले पाप गरेको म सधैं ती पापहरू देख्दछु।

विधिपूर्वक हिसप झारले मस्काएर मलाई शुद्ध पार्नुहोस्। जबसम्म म  
हिउँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्।

येसुख्रिस्ट तपाईंकोलागि मर्नुभयो, उहाको खातिर परमेश्वर  
पिताले तपाईंलाई दया गर्नुभयो र तपाईंको सबै पाप क्षमा  
गर्नुहुन्छ परमेश्वर पिता, परमेश्वर पुत्र र परमेश्वर पबित्रआत्माको  
नाममा। उहा जसले तपाईंलाई बिस्वसनियातामा बोलाउनु  
हुन्। उहाले निश्चयनै बोलाउनुहुन्छ। सान्ति मा रहो।

धन्यवाद प्रभु आमेन

## WORD

### PRAYER OF THE DAY Martin Luther's Morning prayer

I thank You, my heavenly Father, through Jesus Christ, Your dear Son, that You have kept me this night from all harm and danger; and I pray that You would keep me this day also from sin and every evil, that all my doings and life may please You. For into Your hands I commend myself, my body and soul, and all things. Let Your holy angel be with me, that the evil foe may have no power over me.

**Amen.**

==हे मेरो पिता, मलाई आजको राती मेरो सबै हानि र खतराबाट  
आफ्नो पुत्र येसुख्रिस्ट द्वारा सुरक्षित राख्नु भएकोमा म तपाईंलाई  
धन्यवाद दिन्छु। आजको दिनमा मलाई पापहरूबाट र प्रत्येक दुष्टबाट  
पर राख्नुहोस्। मैले गरेको हरेक कार्यले र मेरो जीवनले तपाईंलाई खुशी  
तुल्याओस्। तपाईंको हातमा म आफ्नो शारीर, आत्मा, र मेरो सर्वस्व  
सुम्पिन्छु। आफ्नो पबित्र स्वोर्गदुतहरूलाई मसित हुन दिनु होस्। ताकी  
दुष्टको कुनै पनि शक्ति म माथि प्रबल नहोस्। आमेन।

**HYMN ल जाऊँ है सियोनसम्म** (Let's Go Up To Zion – St. Johns will sing the refrain with the Nepalese)

Verse 1: (ल जाऊँ है सियोनसम्म) ३

येशूको नगरमा

(la jaauñ hai siyon-samma) 3

yeshuko nagar-maa

**Come let us go up to Zion  
In the city of Jesus**

हो ! (जय हल्लेलूयाह) ३  
आनन्द मनाऊँ ।

**Refrain: ho ! (jai halleluyaah) 3**  
**aanand manaaun**

**Verse 2:** (सियोनको राजा येशू) ३  
राज गर्दै जाऊँ

(siyon-ko raajaa yeshu) 3  
raaj gardai jaaun

**Jesus King of Zion**  
**Keep reigning (Refrain)**

**Verse 3:** (प्रेमी छन् सियोनमा) ३  
प्रेम गर्दै जाऊँ

(premi chan siyon-maa) 3  
prem gardai jaaun

**There are lovers in Zion**  
**Keep loving (Refrain)**

**Verse 4:** (नाच्दै जाऊँ सियोनमा) ३  
प्रेमी येशूकहाँ

(naacdai jaaun siyon-maa) 3  
premi yeshu-ka'aaun

**Let's dance in Zion**  
**Lover of Jesus (Refrain)**

#### **OLD TESTAMENT READING** Micah 6:1–8 मीका 6:1-8

<sup>1</sup>Hear what the Lord says: Arise, plead your case before the mountains, and let the hills hear your voice. <sup>2</sup>Hear, you mountains, the indictment of the Lord, and you enduring foundations of the earth, for the Lord has an indictment against his people, and he will contend with Israel. <sup>3</sup>“O my people, what have I done to you? How have I wearied you? Answer me! <sup>4</sup>For I brought you up from the land of Egypt and redeemed you from the house of slavery, and I sent before you Moses, Aaron, and Miriam. <sup>5</sup>O my people, remember what Balak king of Moab devised, and what Balaam the son of Beor answered him, and what happened from Shittim to Gilgal, that you may know the saving acts of the Lord.” <sup>6</sup>“With what shall I come before the Lord, and bow myself before God on high? Shall I come before him with burnt offerings, with calves a year old? <sup>7</sup>Will the Lord be pleased with thousands of rams, with ten thousands of rivers of oil? Shall I give my firstborn for my transgression, the fruit of my body for the sin of my soul?” <sup>8</sup>He has told you, O man, what is good; and what does the Lord require of you but to do justice, and to love kindness, and to walk humbly with your God?

परमप्रभुले जे भन्दै हुनुहुन्छ, त्यसलाई ध्यानदेऊ: “उठ अनि पहाडको सामुन्ने खडा हौ, अनि फेरि उहाँलाई आफ्नो कथाको पक्ष सुनाऊ। पहाडहरूलाई आफ्नो कथा सुनाऊ। <sup>2</sup>परमप्रभु आफ्ना मानिसहरूलाई आरोप गर्नु हुन्छ। पहाडहरू आफ्ना परमप्रभुको आरोप सुन, अटल रहने पृथ्वीका जगहरू हो, परमप्रभुको आरोप सुन, उहाँले प्रमाणित गर्नुहुनेछ कि इस्राएल देशी छ।” <sup>3</sup>परमप्रभु भन्नुहुन्छ, “हे मेरा मानिसहरू! के मैले कुनै दिन तिमीहरूलाई नराम्रो गर्ने? मैले कसरी तिम्रो जीवन कठिन बनाइदिउँ? मलाई भन मैले तिमीहरूलाई के गर्ने? <sup>4</sup>म तिमीलाई भन्दैछु, “मैले तिमीलाई जे गर्ने, मैले तिमीलाई मिश्रदेशबाट निकालेर ल्याएँ! मैले तिमीलाई तिम्रो दासत्वको जीवनबाट मुक्त गराएँ। मैले तिम्रो अगुवाको निम्ति, मोशा, हारून अनि मरियमलाई पठाएँ।” <sup>5</sup>हे मेरा मानिसहरू, मोआबको राजा बालाकको दुष्ट योजनालाई याद गर। ती कुरा याद गर जो अबोरको छोरा बिलामले बालाकलाई भनेको थियो। ती कुरा स्मरण गर जो सितीमबाट गिलगाल सम्म घटेको थियो। तब मात्र बुझ्नेछौ परमप्रभुमा उद्धार छ।” <sup>6</sup>जब म परमप्रभुको छेउमा जान्छु अनि प्रमाण गर्छु, तब परमेश्वरको छेउमा आफूसँग के लिएर जाऊँ? के परमप्रभुलाई एक वर्षको बाछो, होमबलि चढाउन लिएर जाऊँ? <sup>7</sup>के परमप्रभु एक हजार भेंडा र तेलका दश हजार नदीसित प्रशन्न हुनुहुन्छ? के म आफ्नो अपराधको निम्ति आफ्नो जेठो छोरा जो आफ्नो शरिरको अंग हो, त्यो अर्पण गरूँ? <sup>8</sup>हे मानिस! परमप्रभुले तिमीहरूलाई के असल छ त्यो भन्नु भएकोछ। परमप्रभुले तिमीहरूलाई उहाँ के चाहानु हुन्छ, त्यो बताउनु भएको छ। मानिसहरूसँग तिम्रो साँच्चो बन, अरूसँग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।

This is the Word of the Lord.  
Thanks be to God.

SONG Micah 6:8

**He hath shown thee, (echo)**

**Oh man (echo)**

**What is good, and what the Lord requires of thee? x2**

**But do justly, (echo)**

**And to love mercy (echo)**

**And to walk humbly with thy God. x2**

**EPISTLE** 1 Corinthians 1:18–31 1 कोरिन्थी 1:18-31

<sup>18</sup>The word of the cross is folly to those who are perishing, but to us who are being saved it is the power of God. <sup>19</sup>For it is written, “I will destroy the wisdom of the wise, and the discernment of the discerning I will thwart.” <sup>20</sup>Where is the one who is wise? Where is the scribe? Where is the debater of this age? Has not God made foolish the wisdom of the world? <sup>21</sup>For since, in the wisdom of God, the world did not know God through wisdom, it pleased God through the folly of what we preach to save those who believe. <sup>22</sup>For Jews demand signs and Greeks seek wisdom, <sup>23</sup>but we preach Christ crucified, a stumbling block to Jews and folly to Gentiles, <sup>24</sup>but to those who are called, both Jews and Greeks, Christ the power of God and the wisdom of God. <sup>25</sup>For the foolishness of God is wiser than men, and the weakness of God is stronger than men. <sup>26</sup>For consider your calling, brothers: not many of you were wise according to worldly standards, not many were powerful, not many were of noble birth. <sup>27</sup>But God chose what is foolish in the world to shame the wise; God chose what is weak in the world to shame the strong; <sup>28</sup>God chose what is low and despised in the world, even things that are not, to bring to nothing things that are, <sup>29</sup>so that no human being might boast in the presence of God. <sup>30</sup>He is the source of your life in Christ Jesus, whom God made our wisdom and our righteousness and sanctification and redemption. <sup>31</sup>Therefore, as it is written, “Let the one who boasts, boast in the Lord.”

<sup>18</sup> नष्ट भएकाहरूका निम्ति क्रूस बारेको शिक्षा मूर्खतापूर्ण ठहर्छ। तर हामी उद्धार पाइरहेकाहरूका निम्ति यो परमेश्वरको शक्ति हो। <sup>19</sup> शास्त्रमा लेखिएको छ: “म ज्ञानीहरूको ज्ञानलाई नष्ट गर्नेछु, बुद्धिमानीहरूको बुद्धिलाई शून्य पार्नेछु।” <sup>20</sup> ज्ञानी कहाँ छ? शिक्षित कहाँ छ? यस युगको दार्शनिक कहाँ छन्? परमेश्वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनु भएको छन्। <sup>21</sup> परमेश्वरले आफ्ना ज्ञानद्वारा के चाहनु हुन्छ भने: ज्ञानद्वारा संसारका मानिसहरूले परमेश्वरलाई चिनेना। त्यसैकारण परमेश्वरलाई जसले विश्वास गर्छन् तिनीहरूको उद्धारका निम्ति मूर्खतापूर्ण लाग्ने सुसमाचार दिनु भयो। <sup>22</sup> यहूदीहरू प्रमाणका निम्ति चमत्कारहरू माग्छन्। ग्रीकहरू ज्ञान चाहन्छन्। <sup>23</sup> तर हामी यही प्रचार गछौं ख्रीष्ट क्रूसमा मारिनुभयो। तर यहूदीहरूको निम्ति यो एउटा ठूलो समस्या बन्छ। गैर-यहूदीहरूको लागि यो एउटा मूर्खता हो। <sup>24</sup> तर जो परमेश्वरले छानेका यहूदी र गैर-यहूदीहरूका निम्ति ख्रीष्ट उनै परमेश्वरको शक्ति र ज्ञान हुनुहुन्छ। <sup>25</sup> किनकि परमेश्वरको मूर्खता मानिसहरूको ज्ञान भन्दा ज्ञानी हुन्छ। परमेश्वरको दुर्बलता मानव शक्ति भन्दा बलवान् हुन्छ। <sup>26</sup> भाइ बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो। यो विचार गर। अनि संसारले आफ्नै बुद्धिले पारख गरे अनुसार तिमीहरूमध्ये धेरै बुद्धिमानी होला। तिमीहरूमध्ये धेरै जना खुबै प्रभावशाली नहोला, अनि कोही मानिसहरू महत्वपूर्ण परिवारबाट आएको हुन सक्छ। <sup>27</sup> तर ज्ञानी मानिसहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरू छान्नु हुन्छ। बलिया मानिसहरूलाई लाज पार्न परमेश्वरले संसारका निर्धा कुराहरू छान्नु हुन्छ। <sup>28</sup> अनि परमेश्वरले संसारका ती तुच्छ मानिहरूलाई छान्नु भयो जो संसारले अवहेलना गर्यो अनि केही जस्तो मानेन। संसारले जुन कुरालाई महत्वपूर्ण ठान्छ तिनीहरूलाई नष्ट पार्न परमेश्वरले तिनीहरूलाई छान्नु भयो। <sup>29</sup> उहाँको अधि कसैले घमण्ड नगरोस् भनेर नै परमेश्वरले यसो गर्नु भएको

हो। <sup>30</sup> परमेश्वरले तिमिहरूलाई ख्रीष्ट येशूको एक अंश बनाउनु भएको छ। परमेश्वरबाट ख्रीष्ट हाम्रा लागि ज्ञान बन्नु भएको छ। ख्रीष्टको कारणले नै हामी परमेश्वर प्रति धार्मिक छौं; अनि हामी पापरहित छौं। अनि ख्रीष्टकै कारणले हामी पवित्र छौं। <sup>31</sup> जस्तो धर्म शास्त्रले भन्छ, “कसैले गर्व गर्छ भने उसले केवल प्रभुमा गर्व गरेकोस्”

This is the Word of the Lord.

**Thanks be to God.**

**SONG** Sara Shristi Ko Malik Tapailai -सारा सृष्टिको मालिक तपाईंलाई (Holy Father, the Lord of Creation)  
(*Nepalese stanza will be sung first, then English stanza, followed by Hallelujahs*)

Sara shristi ko malik tapailai  
Sara shristi ko rakcha tapailai  
Hamro reeday samitaynay aadhar pronaum  
Sadhai hos tapai ko gungan

**Holy Father, the Lord of creation,  
The protector of each land and nation  
Our hearts, filled with ev'ry praise, all  
are Your own.  
And daily, we're singing Your song.**

*Refrain:*

**Ha-ha-ha-hallelujah (7 times)  
A-a-a-men.**

Sub sunsar talirah janicha  
Talni chainahtapai ko bachana  
Bitayrah janicha yo jibona tara  
Biswasi mordena goheley (*refrain*)

**Everything in the world will be over,  
But the Word of the Lord is forever.  
All people throughout the world someday  
will die.  
Believers in Christ will have life. (*refrain*)  
All believers of each land and nation  
Will be living in God's new creation.  
All honor, majesty, glory to God,  
Our Father of power and love. (*refrain*)**

Naya sunar ra sorgiah hunaycha  
Biswas garnay sabi do nimita  
Prahsumsay aadhar hunnaycha tayha  
Hamro param praymi pita lai (*refrain*)

**HOLY GOSPEL**     *Matthew 5:1–12*     मत्ती 5:1-12

The Holy Gospel according to St. Matthew, the fifth chapter. (*Video*)

**Glory to You, O Lord.**

<sup>1</sup>Seeing the crowds, [Jesus] went up on the mountain, and when he sat down, his disciples came to him. <sup>2</sup>And he opened his mouth and taught them, saying: <sup>3</sup>“Blessed are the poor in spirit, for theirs is the kingdom of heaven. <sup>4</sup>“Blessed are those who mourn, for they shall be comforted. <sup>5</sup>“Blessed are the meek, for they shall inherit the earth. <sup>6</sup>“Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied. <sup>7</sup>“Blessed are the merciful, for they shall receive mercy. <sup>8</sup>“Blessed are the pure in heart, for they shall see God. <sup>9</sup>“Blessed are the peacemakers, for they shall be called sons of God. <sup>10</sup>“Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. <sup>11</sup>“Blessed are you when others revile you and persecute you and utter all kinds of evil against you falsely on my account. <sup>12</sup>Rejoice and be glad, for your reward is great in heaven, for so they persecuted the prophets who were before you.”

येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए।<sup>2</sup> उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो,<sup>3</sup> “ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।<sup>4</sup> अहिले शोक गर्नेहरू धन्यकाहुन्, किनभने परमेश्वरले तिनीहरूलाई सान्त्वना दिनुहुनेछ।<sup>5</sup> धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।<sup>6</sup> धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ।<sup>7</sup> धन्य अरू प्रति दया देखाउनेहरू, किनभने तिनीहरूले दया पाउनेछन्।<sup>8</sup> धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।<sup>9</sup> धन्य मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ।<sup>10</sup> धन्य धार्मिकताको निम्ति सताइएकाहरू, किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ।<sup>11</sup> “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ।<sup>12</sup> सुखी र खुशी बना। स्वर्गमा तिमीहरूलाई ठूलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अधिका अगमवक्तृहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।

This is the Gospel of the Lord.  
Praise to You, O Christ.

## CHILDREN'S MESSAGE

HYMN Lord I Lift Your Name *(sung together in both languages)*

प्रभु तपाईंको नाउँ उचाल्छु म,  
स्तुति गाउन चाहन्छु तपाईंको,  
खुशी छु मेरो जीवनमा आउनुभो,  
खुशी छु मलाई बचाउन आउनुभो

Lord I lift Your Name on high  
Lord I love to sing Your praises  
I'm so glad You're in my life  
I'm so glad You came to save us

स्वर्गबाट धर्तीमा आउनुभो  
बाटो देखाउन, धर्तीबाट क्रूसमा  
मेरो ऋण तीर्न  
क्रूसबाट चिहानमा,  
चिहानबाट स्वर्गमा,  
प्रभु तपाईंका नाउँ उच्चमा

You came from Heaven to earth  
To show the way  
From the earth to the cross  
My debt to pay  
From the cross to the grave  
From the grave to the sky  
Lord I lift Your Name on high.

## SERMON

APOSTLE'S CREED *(Said Together)*  
I believe in God, the Father Almighty,  
Maker of heaven and earth.

And in Jesus Christ, His only Son, our Lord,  
who was conceived by the Holy Spirit, born of the virgin Mary,  
suffered under Pontius Pilate,  
was crucified, died and was buried.  
He descended into hell.  
The third day He rose again from the dead. He ascended into heaven  
and sits at the right hand of God the Father Almighty. From thence He will come to judge  
the living and the dead.

**I believe in the Holy Spirit, the holy Christian Church, the communion of saints, the forgiveness of sins, the resurrection of the body, and the life everlasting. Amen**

प्रेरितहरूको विश्वासको सार

म विश्वास गर्दछु एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि।

अनि उहाँका एकलै पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिद्वारा गर्भ धारण हुनुभयो, कन्ये मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, जो क्रूसमा टाँगिनुभयो, स्वर्गमा चढिजानुभयो, अनि सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ; जहाँदेखि उहाँ जिउँदा र मरेकाहरूको न्याय गर्नलाई फेरि आउनुहुनेछ।

म विश्वास गर्दछु पवित्र आत्मामाथि; पवित्र मण्डलीमाथि; पवित्रहरूको सङ्गतिमाथि; पाप मोचनमाथि; शरीरको पुनरुत्थानमाथि; र अजम्मरी जीवनमाथि। आमिन्।

**OFFERING** Possible Nepali Song

### **PRAYER OF THE CHURCH**

Heavenly Father, we give You thanks for all the goodness and loving kindness You have bestowed on us, Lord, in Your mercy,

**hear our prayer.** हाम्रो प्रार्थना सुन्नुहोस्

Lord, Jesus Christ, thank you for giving us the gift of true repentance, faith, hope, and love by Your Holy Spirit. Lord, in Your mercy,

**hear our prayer.** हाम्रो प्रार्थना सुन्नुहोस्

Preserve those who call upon You in any need, [*especially . . .*]. That they may have patience and trust in the midst of suffering and, according to Your will, be released from their afflictions

Lord, in Your mercy,

**hear our prayer.** हाम्रो प्रार्थना सुन्नुहोस्

*Individual petitions may be added. Nepali prayers*

Into Your hands, O Lord, we commend all for whom we pray, trusting in Your mercy, through Your Son, Jesus Christ, our Lord.

**Amen.**

## **SACRAMENT**

### **PREFACE** *John 6:51, 54*

I am the living bread that came down from heaven. If anyone eats of this bread, he will live forever. And the bread that I will give for the life of the world is my flesh.”

Whoever feeds on my flesh and drinks my blood has eternal life, and I will raise him up on the last day.

म जिउँदो रोटी हुँ जो स्वर्गबाट आएको हो। जो मानिसले त्यो रोटी खाँदछ ऊ अनन्त सम्म बाँच्दछ। यो रोटी मेरो शरीर हो। म दिनेछु ताकि संसारका मानिसहरूले जीवन पाउनेछन्।” तर जसले मेरो शरीर खान्छ र रगत पिउँछ उसको जीवन अनन्त हुन्छ। अन्त्यको दिनमा म उसलाई उठाउनेछु।



Therefore with angels and archangels and with all the company of heaven we laud and magnify Your glorious name, evermore praising You and singing:

**SANCTUS** ( *sung together* )

**Hosanna, hosanna,  
hosanna in the highest  
Hosanna, hosanna,  
hosanna in the highest  
Lord, we lift up Your  
name,  
With hearts full of  
praise;  
Be exalted, O Lord, my  
God,  
Hosanna in the highest**

(होसन्ना, होसन्ना,  
होसन्ना येशू राजालाई) २  
उहाँको नाउँ उचालौं  
र प्रशंसा चढाऔं,  
हाम्रो प्रभुलाई स्तुति होस्,  
होसन्ना येशू राजालाई

(hosannaa, hosannaa,  
hosannaa yeshu raajaa-  
laai) 2  
uhaan-ko naauñ ucaalauñ  
ra prashaañsaa caRhaauñ,  
haamro prabhu-laii stuti  
hos  
hosanna yeshu raajaa-laii.

**Glory, glory, glory to the  
King of kings  
Glory, glory, glory to the  
King of kings  
Lord, we lift up Your  
name,  
With hearts full of  
praise;  
Be exalted, O Lord, my  
God,  
Hosanna in the highest.**

(महिमा, महिमा,  
महिमा येशू राजालाई) २  
उहाँको नाउँ उचालौं  
र प्रशंसा चढाऔं,  
हाम्रो प्रभुलाई स्तुति होस्,  
महिमा येशू राजालाई

(mahimaa, mahimaa,  
mahimaa yeshu raajaa-laii)  
2  
uhaan-ko naauñ ucaalauñ  
ra prashaañsaa caRhaauñ,  
haamro prabhu-laii stuti  
hos  
mahimaa yeshu raajaa-laii.

**THE WORDS OF OUR LORD** ( *spoken first in English, then Nepali* )

Our Lord Jesus Christ, on the night when He was betrayed, took bread and when He had given thanks, He broke it and gave it to the disciples and said: Take, eat; this is My † body, which is given for you. This do in remembrance of Me.

In the same way also He took the cup after supper, and when He had given thanks, He gave it to them, saying: Drink of it, all of you; this cup is the new testament in My † blood, which is shed for you for the forgiveness of sins. This do, as often as you drink it, in remembrance of Me.

1 कोरिन्थी 11:23-25

23 तिमीहरूलाई म त्यही शिक्षा दिंदैछु जुन मैले प्रभुबाट पाएँ त्यो रात जब येशू पक्राउ पर्नुभयो, उहाँले रोटी लिनुभयो। 24 र त्यसको निम्ति धन्यवाद दिनुभयो। अनि उहाँले रोटी भाँच्नु भयो र भन्नुभयो, “यो मेरो शरीर हो, यो तिमीहरूकोलागि हो। यो मेरो समझना को निम्ति गर।”

25 उसरी नै उनीहरूले खाए पछि येशूले दाखरसको कचौरा लिनुभयो। येशूले भन्नुभयो, “यो दाखरस परमेश्वरबाट आफ्ना मानिसलाई नयाँ करार हो। यो नयाँ करार मेरो रगतसित शुरू हुँदछ। जहिले पनि तिमीहरू यो पिउँछौ मेरो समझनामा गर्ने गर

## **LORD'S PRAYER** *(Said together with Nepalese)*

Lord, remember us in your kingdom and teach us to pray:

**Our Father who art in heaven, hallowed be Thy name, Thy kingdom come, Thy will be done on earth as it is in heaven; give us this day our daily bread; and forgive us our trespasses as we forgive those who trespass against us; and lead us not into temptation, but deliver us from evil. For Thine is the kingdom and the power and the glory forever and ever. Amen.**

प्रभुले सिकाउनुभएको प्रार्थना (मत्ती ६:९-१३)

प्रभु को प्रार्थना

‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता,

तपाईंको नाउँ पवित्र रहोस्।

तपाईंको राज्य आओस्,

तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्।

आज दिनभरिको भोजन हामीलाई दिनुहोस्।

हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्।

जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।

हामीलाई परीक्षामा पर्न नदिनुहोस्,

तर हामीलाई दुष्टहरूबाट बचाउनु होस्।’

किनभने राज्य, पराक्रम सदासर्वदा तपाईंकै हुन्। आमेन।

## **PAX DOMINI**

The peace of the Lord be with you always.

**Amen.**

## **YOU ARE HOLY** (AGNUS DEI) by Michael W. Smith ( *sung together* )

**Alleluia Alleluia for the Lord God**

**Almighty reigns**

**Alleluia Alleluia for the Lord God**

**Almighty reigns**

**Alleluia Holy, Holy are You Lord God**

**Almighty**

**Worthy is the Lamb, Worthy is the lamb**

**You are Holy Holy are You Lord God**

**almighty**

**Worthy is the Lamb worthy is the Lamb.**

**Amen.**

(ह .. हल्लेलूयाह) २

(परमप्रभु राज गर्नुहुन्छ) २

(ह .. हल्लेलूयाह) २

(परमप्रभु राज गर्नुहुन्छ) २

ह .. हल्लेलूयाह ... पवित्र ... पवित्र

परमप्रभु सर्व शक्तिमान

(योग्य छन् थुमा) २

तपाईं पवित्र ... पवित्र

परमप्रभु सर्व शक्तिमान

(योग्य छन् थुमा) २

## **DISTRIBUTION HYMNS**

### **You Are My All In All** *(English and Nepalese together)*

**You are my strength when I am weak,**

**You are the Treasure that I seek,**

**You are my All in All.**

**Seeking You as a precious jewel,**

**Lord to give up I'd be a fool.**

**You are my All in All.**

तपाईं शक्ति जब म निर्बल

खोज्छु तपाईंलाई हरपल

तपाईं नै मेरो सबै

खोज्छु सम्झी बहुमुल्य धन

बिर्सन खोज्छु मुख मन

तपाईं नै मेरो सबै

**Jesus Lamb of God,**

**Worthy is Your name. 2x**

येशु इश्वरको थुमा योग्य तपाईंको नाम \* २

**Taking my sin, my cross, my shame,  
rising again I bless Your name.  
You are my All in All.  
When I fall down, You pick me up  
When I am dry You fill my cup  
You are my All in All.**

मेरो पाप, लाज र क्रुष उठाई  
बौरिनुभो आशिषीत भई  
तपाईं नै मेरो सबै  
जब म लड्छु उठाउनुहुन्छ  
म हुन्छु खाली भर्नु हुन्छ  
तपाईं नै मेरो सबै

**Jesus Lamb of God,  
Worthy is Your name. 2x**

येशु इश्वरको थुमा योग्य तपाईंको नाम \* २

**POST-COMMUNION Give Thanks with a Grateful Heart**

**LSB 806 (Sung together)**

**Give thanks with a  
grateful heart,  
Give thanks to the Holy  
One,  
Give thanks because He's  
given  
Jesus Christ His Son. 2x**

(धन्यवाद चढाऔं हृदयदेखि,  
धन्यवाद पवित्र परमेश्वरलाई,  
धन्यवाद उहाँले दिनुभो  
येशू ख्रीष्ट आफ्नो पुत्र) २

(dhanyebaad caDhaauñ  
ridai dekhi,  
dhanyebaad pavitra  
parmeshwor-laaï,  
dhanyebaad uhaañ-le  
dinubho  
yeshu khrist aafno putra)  
2

**And now let the weak  
say,  
“I am strong.”  
Let the poor say “I am  
rich,”  
Because of what the Lord  
has done for us. 2x**

भन निर्बलले 'म बलियो छु',  
गरीबले 'म धनी छु'  
कारण उहाँले जे गर्नुभो  
हाम्रोलागि

bhana nirbal-le 'ma baliyo  
chu',  
garib-le 'ma dhani chu'  
kaaraN uhaañ-le je gar-  
nubho  
haamro-laagi

## **BENEDICTION**

The Lord bless you and keep you.  
The Lord make His face shine on you and be  
gracious to you.  
The Lord lift up His countenance upon you  
and ✠ give you peace.  
**Amen.**

परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिऊन् र रक्षा गरून्।  
परमप्रभुको मुहार (मुखारबिन्द) तिमीहरूमाथि चम्काऊन्,  
अनि तिमीहरूमाथि अनुग्रह गरून्।  
परमप्रभुले तिमीहरू माथि दया दृष्टि राखुन्,  
अनि तिमीहरूमा शान्ति दिऊन्।

## **HYMN**

**Praise God, from Whom All Blessings Flow LSB 805**

**Praise God, from whom  
all blessings flow;  
Praise Him, all creatures  
here below;  
Praise Him above, ye  
heav'nly host:  
Praise Father, Son, and  
Holy Ghost. Amen**

पिता, पुत्र र आत्माको  
जगत् र स्वर्गमा धन्य होस्  
दूतगण र मान्छे सबै भई  
उनेको स्तुति होस् सधैं

**pitaa, putra ra aatmaa-  
ko  
jagat ra sworga-maa  
dhanye hos  
dutgaN ra maanche sabai  
bhai  
unai-ko stuti hos sadhaiñ.**

Preacher Pastor Michael Tanney  
 Lectors Vicars  
 Translator Nabin Samal  
 Elders Al Bohannon & Earl Welch  
 Ushers Cameron Hampel,  
 John Benwell, Patrick  
 Benwell, Jayvon Evers, Joan Potvin,  
 William Gebhart, and Roger Schmidt

Organist Suzanne Manelli  
 Acolytes Jayvon Evers and Elishiva Samal  
 Bible Class Pastor Michael Tanney

ACKNOWLEDGMENTS: Parts of this worship folder are copyrighted. Permission for reprint has been received from Concordia Publishing House, The Fellowship Publications, and C.C.L.I. copyright license #386077 & C.C.L.I. Streaming license #20825510 Creative Worship for the Lutheran Parish, Series A, Quarter 1, Copyright © 2022 Concordia Publishing House. All rights reserved. Used by permission.

## Announcements

### Our Response to God's Love Last Week

Attendance Sunday/Communion: 38/35  
 Nepalese Attendance: 35

**SAVE THE DATE!** Word of Life will be hosting their auction on Friday, May 12th. More information to come soon!

**MEN'S RETREAT** There will be a men's retreat at Camp Wartburg on February 3rd-4th. The cost is \$60 a person. For more information about the retreat, there is a flyer up outside Jonah's office. If anyone is interested in going, Pastor Tanney will go with you.

**EXECUTIVE COUNCIL** will meet today, January 29th in the Sanctuary after Bible Class @ 11:30am.

**SALEM AFFTON BBQ** Invite your friends and neighbors and attend Salem Men's Club All-You-Can Eat SAUSAGE DINNER on Sunday, February 5, 2023 from 11:00 a.m. – 5:00 p.m. in the Salem Lutheran School cafeteria.

Tickets are now available in the church office: \$12 per adult / \$6 per child (ages 5-12) Younger children eat FREE! Call (314) 352-4454 to reserve your tickets. Make checks payable to Salem Men's Club.

For more information, visit <https://slcas.org/church/mens-club-sausage-dinner>.

**MUSIC IN A SACRED SPACE** Hope Ev. Lutheran in St. Louis will host the hymn festival featuring the works of Lisa Clark, hymnwriter and author, on Sunday, February 5th at 4pm. Lisa is a St. Louis native, alum of Hope Lutheran School, and serves as Senior Editor at Concordia Publishing House. The hymn festival will feature hymn texts written as part of her Ph.D. studies at the University of Bristol, England. The festival will be led by organist Jacob Weber and the combined choirs of Hope and Ascension Lutheran Churches. Hope Lutheran is located at 5218 Neosho St.

### Opportunities to Love and Serve Christ this Week January 29-February 5

Sunday	<b>9:00am Joint Worship w/ Communion</b> <b>10:30am Bible Study / 11:30am EC Meeting</b> <b>12:30pm African Worship</b>
Monday	<b>8am-12pm Office Open</b> <b>3pm-6pm Compass / 6pm Ladies Exercise</b>
Tuesday	<b>8am-12pm Office Open</b> <b>3pm-6pm Compass / 6pm Seminary Students</b>
Wednesday	<b>8am-12pm Office Open</b> <b>3pm-6pm Compass / 3:45pm Compass Chapel</b>
Thursday	<b>8am-12pm Office Open</b> <b>2pm Ridgewood Bible Study</b> <b>3pm-6pm Compass / 5:30pm Pizza &amp; Prayer</b> <b>6:30pm Adult Confirmation</b>
Friday	<b>8am-12pm Office Open / 8am Bible Study</b> <b>2pm-6pm Compass / 6pm Men's Retreat</b>
Saturday	<b>8:30am Food Pantry / NO Confirmation</b> <b>10:30am Social Ministry / NO Vicar Meeting</b>
Next Sunday	<b>9:00am Worship</b> <b>10:30am Bible Study/Nepalese Worship</b> <b>12:30pm African Worship</b>

## Prayers

**Special Prayer Petitions** –Carmen Hobson who is enduring pain, stability, and weakness with no surgery in sight; **Melba** who is recovering from a nasty fall; **Bobbie** who is suffering with mental issues; **Confirmation Class** for the Lord to mature their faith; **Our Vicars** as they continue to take classes at the Seminary; **Our Field-Workers** Tristan (and family), Alvaro and, Isaac;  
**Shut Ins** – Bobbie Kepford, Jerry Schmaltz, Steve Bain, Carmen Hobson,

**CFNA TRIVIA AND SILENT AUCTION EVENT** Please consider registering, sponsoring a round, and/or donating an item, service, or gift certificate for our sixteenth annual Trivia and Silent Auction to benefit CFNA. This event helps fund the many programs CFNA offers to assist refugees and immigrants in the St. Louis area including After School Tutoring, ESL, Driver's Education, Sewing Classes, Employment Support, Friend a Family Support Groups, and more. **When:** Saturday, April 1, 2023  
 Doors open 5:45 pm, Trivia begins at 6:30 pm  
**Where:** Lutheran Church of Webster Gardens  
 8749 Watson Rd, Webster Groves, MO  
**Cost:** \$30 per person...\$200 for a table of 8  
 Bring snacks and non-alcoholic drinks!  
 Contact Kerry Pozaric at [kpozaric@cfna-stl.org](mailto:kpozaric@cfna-stl.org) with questions or for more information.